

गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३ बमोजिम यस हिलिहाड गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को लागि हिउँदे अधिवेशन आज मिति २०७७ फाल्गुण १६ गते आईतबारका दिन सभाका अध्यक्ष श्री भुवानी प्रसाद लिङ्देनज्यूको अध्यक्षता र सम्पूर्ण सभा सदस्यज्यूहरूको उपस्थितिमा आठौँ गाउँसभाको विधिवत सुरुवात भई सभामा पेश हुन आएका प्रस्तावहरू उपर छलफल पश्चात देहायनुसारका निर्णयहरू यस सम्मानित सभाद्वारा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो ।

उपस्थिति :

क्र स	नाम, थर	पद	दस्तखत
१	श्री भुवानी प्रसाद लिङ्देन	सभा अध्यक्ष	
२	श्री सुमित्रा उप्रेती सेढाई	उपाध्यक्ष	
३	प्रमुख प्रशासकीय अधिकृत श्री बिक्रम लिम्बु	सभा - सचिव	
४	श्री गोपीकृष्ण भण्डारी	सभा सदस्य	
५	श्री भिम प्रसाद हेम्ब्या	सभा सदस्य	
६	श्री मदन गौतम	सभा सदस्य	
७	श्री श्रीप्रसाद शिगु	सभा सदस्य	
८	श्री लक्ष्मी प्रसाद सुहाड	सभा सदस्य	
९	श्री कृष्ण बहादुर यवा	सभा सदस्य	
१०	श्री तिल बिक्रम ईधिङगो	सभा सदस्य	
११	श्री रमा वान्ले	सभा सदस्य	
१२	श्री पवित्रा खाती	सभा सदस्य	
१३	श्री खड्ग बहादुर राई	सभा सदस्य	
१४	श्री पुण्यप्रसाद राई	सभा सदस्य	
१५	श्री कामुदा गुरुड	सभा सदस्य	
१६	श्री पदमा नेपाली	सभा सदस्य	
१७	श्री धन बहादुर खत्री	सभा सदस्य	
१८	श्री मुक्त बहादुर माझी	सभा सदस्य	
१९	श्री सितादेवी कार्की	सभा सदस्य	
२०	श्री देविमाया खाती	सभा सदस्य	
२१	श्री धन बहादुर पालुडवा	सभा सदस्य	
२२	श्री नारायण प्रसाद खाती	सभा सदस्य	
२३	श्री मेनुकादेवी बजगाई	सभा सदस्य	
२४	श्री गंगा सुनुवार	सभा सदस्य	
२५	श्री देवदत्त योडहाड	सभा सदस्य	
२६	श्री श्याम बहादुर लिम्बु	सभा सदस्य	

क्र स	नाम, थर	पद	दस्तखत
२७	श्री डिल्ली कुमारी भट्टराई	सभा सदस्य	
२८	श्री विष्णुकला उभरकोटी	सभा सदस्य	
२९	श्री महेन्द्र सुहाड	सभा सदस्य	
३०	श्री राजकुमार पन्थाक लिम्बु	सभा सदस्य	
३१	श्री सुष्मा लावती	सभा सदस्य	
३२	श्री खगमाया सुनुवार	सभा सदस्य	
३३	श्री हरिप्रसाद सिटौला	सभा सदस्य	
३४	श्री माया कन्दडवा	सभा सदस्य	
३५	श्री गंगा माया वि. क.	सभा सदस्य	
३६	श्री पदम नारायण पन्थाक	सभा सदस्य	
३७	श्री सुनमान तामाड	सभा सदस्य	
३८	श्री दुर्गामाया परियार	सभा सदस्य	
३९	श्री टिकाराम धमला	सभा सदस्य	

निर्णय नं १

हिलिहाड गाउँपालिकाको विनियोजन ऐन २०७७ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट अधिवेशन/सातौँ गाउँसभा द्वारा स्विकृत गरिएको बजेट तथा वार्षिक विकास कार्यक्रमहरूलाई परिवर्तित स्थानीय आवश्यकता, प्राथमिकता र पूर्वस्विकृत योजना तथा कार्यक्रमहरूको कार्यान्वयन जटिलताका आधारमा पुनः शतप्रतिशत रकमान्तर/स्रोतान्तर गर्न गाउँपालिका उपाध्यक्ष श्री सुमित्रा उप्रेती सेढाईज्यू द्वारा प्रस्तुत बजेट संशोधन प्रस्ताव यसै हिउँदे अधिवेशनबाट पारित गरियोस भनि पेश भएका निम्नानुसारका संशोधित योजना तथा कार्यक्रमहरूलाई आठौँ गाउँ सभामा छलफल पश्चात् सर्वसम्मत रूपले अनुमोदन गर्ने निर्णय गरियो ।

(क) सातौँ गाउँसभाबाट विनियोजित अवण्डा समपुरक कोष रु ३ करोडबाट तपशिल बमोजिम हुनेगरी आठौँ गाउँसभामा सम्मोदन प्रस्ताव पास गर्ने निर्णय गरियो ।

संशोधित बजेट योजनाहरूको विवरण	संशोधित विनियोजन रु
हिलिहाड दरवार सडग्रालय सघिय समपुरक दायित्व	१८२४८७१
हिलिहाड दरवार सडग्रालय निर्माण प्रदेशसमपुरकदायित्व	११२१२०७
सल्लेरी सुभाड पन्चमी अमरपुर सडक प्रदेश समपुरक दायित्व	५६९८६४
भूमिहिन दलित भूमिहिन सुकुम्बासी ब्यवस्थापन	२३११४००
आ व २०७६/७७ मा सम्पन्न हेवाखोला करीडर हेवाखोला दोभान माझिटार जिरो बिन्दुर भएर फालोट सम्म सडक निर्माण तथा स्तरोन्नती को समपुरक दायित्व	१९२५०००
गाउँपालिका प्रशासकिय भवन विष्टृत परियोजनानिर्माण	१५०००००
१५ शैयाको अस्पताल भवन निर्माण डीपिआर तथा माटो परिक्षण	१५०००००
हिलिहाड प्यागोडाशैलिको दरवार पर्यटनमन्त्रालयसँगको समपुरकदायित्व	५७०००००
सल्लेरी सुभाड पन्चमी अमरपुर सडक प्रारम्भिकवातावरणिय परिक्षण	१००००००
हिलिहाड प्यागोडा शैलिको दरवार तथा सग्रहालय क्षेत्रको प्रारम्भिक वातावरणिय परिक्षण	१००००००
हिलिहाड २ खेलमैदान प्रारम्भिक वातावरणिय परिक्षण	१००००००
गोपेटार प्राणि उध्दयान निर्माण डिपिआर तथाप्रारम्भिक वातावरणिय परिक्षण	१००००००
सडक बोर्ड समपुरक	१५०००००
प्रदेश समपुरक गत आ वा को दायित्व फिर्ता	१९०१५६३
समपुरक कोष	७०४६०९५
जम्मा	३०००००००

(ख) सातौ गाउँसभाबाट विनियोजित अवण्डा आकस्मिक कोष रु ५० लाखबाट तपशिल बमोजिम हुनेगरी आठौँ गाउँसभामा पेश भएको सम्सोधन प्रस्ताव पास गर्ने निर्णय गरियो ।

संशोधित योजना/कार्यक्रमहरूको विवरण	संशोधित विनियोजन रु
हिलिहाड गाउँपालिका पर्यटकिय स्थलको चिनारी निर्माण	२५००००
ग्रामिण विधुतकरण टी ओ डी मिटर खरिद हिलिहाड ३ /४	५०००००
कावेलि आ वि सौचालय निर्माण	१०००००
जटिल रोग नियन्त्रण तथा उपचार सहयोग	२५०००००
आकस्मिक कार्य सन्चालन	१६५००००
जम्मा	५००००००

(ग) सातौँ गाउँसभाबाट विनियोजित अवण्डा प्रकोप ब्यवस्थापन कोष रु १ करोडबाट तपशिल बमोजिम हुनेगरी आठौँ गाउँसभामा सम्सोधन प्रस्ताव पास गर्ने निर्णय गरियो ।

संशोधित योजना/कार्यक्रमहरूको विवरण	संशोधित विनियोजन रु
कोभिड रोकथाम फिदिम न.पा. सोधभर्ना भुक्तानी	३३२९००
कोभिड रोकथाम हेल्लो स्टुडेन्ड प्रोगाम	१०००००
नागरिक आरोग्य केन्द्र सन्चालन ब्यवस्थापन	१००००००
सिरिजड मा वि भवन निर्माण	१००००००
प्रकृति प्रकोप राहत तथा आपतकालिन सहयोग	२५०००००
प्रकोप नियन्त्रण तथा ब्यवस्थापन	५०६७१००
जम्मा	१०००००००

(घ) सातौँ गाउँसभाबाट विनियोजित बजेट योजना कार्यक्रमहरू तपशिल बमोजिम हुनेगरी आठौँ गाउँसभामा सम्सोधन प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

क्र स	साविक योजना	वडा न	विनियोजित बजेट	संशोधित योजनाहरू	वडा न	रकमान्तर बजेट रु
१	जोरपोखरीमालवासे महिला समूह ढाका बुनाइ अनुदान	वडा न ६	६०००००	ससारी डाँडा माडहिम थप निर्माण	वडा न ६	२०००००
				कन्चनजङघा प्रा वि मर्मत सम्भार	वडा न ६	२०००००
				केरावारी कृषि सहकारी बारावेरा निर्माण	वडा न ६	२०००००
२	मौलोडाडाआ वि व्यावस्थापन	वडा न ६	१०००००	फाल्गुनन्द आ वि ब्यवस्थापन	वडा न ६	१०००००
३	जोरपोखरी बिधुत सहकारी ब्यवस्थापन		२०००००			
४	जोरपोखरी बन ब्यवस्थापन		५००००	ढाका बुनाइ सामाग्री ब्यवस्थापन (मेडापा)	वडा न ६	२५००००

५	शिद्देश्वरी मा वि ब्यवस्थापन	वडा न ६	२०००००	तुडनुपा हेवाखोला ट्याक ओपन	वडा न ६	२०००००
६	चिनानडाडा खापा	वडा न ५	१०००००	मिनराजखा पा ओप्लासे	वडा न ५	१०००००
७	सान्छोलिडगुम्बा सिढी निर्माण	वडा न ७	५०००००	सान्छोलिडगुम्बा रडरोकन तथा मूर्ति र्याक निर्माण	वडान ७	५०००००
८	फेदापासिस्नेरी मो वा स्तरवृदि	वडा न १	४५३८००	साविक २ न खोप केन्द्र निर्माण थप	वडा न १	३५००००
९	निर्माणभएका मो वा मर्मत	वडा न १	४०६००	बाखाकोखोर निर्माण थप अनुदान	वडा न १	२२५०००
१०	वुटिकतालिम	वडा न १	२०००००	३वटा खोपकेन्द्र फर्निचर तथा उद्घाटन	वडा न १	२५००००
११	स्वास्थ्यसस्था मर्मत तथा खोप केन्द्र फर्निचर	वडा न १	२०००००	वडा स्तरीय वालक्लव ब्यवस्थापन तथा अतिरिक्तक्रियाकलाप	वडा न १	११९४००
१२	कम्प्यूटरतालिम	वडा न १	५००००			
१३	कृषकसहायता कार्यक्रम	वडा न २	२०००००	सरकसरसफाइ कार्यक्रम	वडा न २	१०००००
				खोपकेन्द्र व्यवस्थापन रजाबेशी	वडा न २	१०००००
१४	पिप्लेतमोरखोला सिचाइ पाइप खरिद	वडा न ४	२५००००	मझैटारखोपकेन्द्र ब्यवस्थापन तथा चर्पि निर्माण	वडा न ४	१५००००
				पिप्ले तमोरखोला सिचाइ पाइप खरिद	वडा न ४	१०००००
१५	महासेठ चौताराबाटसिताराम चौतार हुँदै हाइड्रो जोड्ने मो वा ट्याक ओपन	वडा न ४	५०००००	देवी कट्टेलको घरहुँदै गरिवि निवारणको भवन सम्म जोड्ने मो वा ट्याक ओपन	वडा न ४	३५००००
				मझैटार आ वि घेराबारा	वडा न ४	१५००००
१५	साभ्रेसिमलबोटे सिचाइ योजना डिपिआर	वडा न ३	२५००००	३न वडा कार्यालय डिपिआर	वडा न ३	१५००००
				गोतामे खोला डाँडाखेत सिचाई योजना पाइप खरिद	वडा न ३	१०००००
१६	सिस्ने टिमुरे खानेपानि रिजर्व टेडकी निर्माण	वडा न ३	८०००००	फुलुवा डाँडेखण्ड मो वा ट्याक ओपन	वडा न ३	८०००००
जम्मा			४६९४४००	जम्मा	४६९४४००	

निर्णय नं २

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा थप गरिएको दफा ११ को उपदफा ४ को खण्ड ठ मा प्रदत्त अधिकार संघ संस्था दर्ता तथा नवीकरण लाई कार्यान्वयन गर्न तथा यस हिलिहाड गाउँपालिकामा संघ संस्था परिचालन सम्बन्धी स्थानीय नीति कानूनको व्यवस्था गर्न देहायनुसार तयार पारिएको संघ संस्था दर्ता विधेयक, २०७७ लाई विधेयक प्रस्तुतकर्ता मान्य सदस्य तथा विधायन समितिका संयोजक श्री गोपीकृष्ण भण्डारीज्यूले सभाबाट पारित गरियोस भनि प्रस्तुत भएको विधेयक उपर कुनैपनि संशोधन प्रस्ताव नउठेकाले उक्त संघ संस्था दर्ता विधेयक, २०७७ लाई यसै हिउँदे अधिवेशन/आठौँ गाउँसभाबाट सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरियो ।

प्रस्तावना: नेपालको संविधानले आर्थिक, समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न गरेको संकल्पको सन्दर्भमा नेपालको संविधानको धारा २२६ प्रदत्त अधिकार प्रयोग गरी, स्थानीय सरकार सञ्चालन (संशोधनसहित) ऐन, २०७४ को दफा ११ (४) खण्ड (ठ) वमोजिम यस गाउँपालिका भित्र सामाजिक, धार्मिक, साहित्यिक, साँस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, व्यवसायिक तथा परोपकारी संस्थाहरूको स्थापना, अन्यत्र स्थापना भइ यस गाउँपालिका क्षेत्रभित्र कार्य गर्नका लागि सूचिकृत हुन र बार्षिक नविकरणको कार्य व्यवस्थापन गर्न स्थानीय सरकार सञ्चालन (संशोधन सहित) ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम "संस्था दर्ता ऐन, २०७७" हिलिहाड गाउँपालिकाको आठौँ गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ:

- (१) यस ऐनको नाम " हिलिहाड गाउँपालिकाको संस्था दर्ता ऐन २०७७" रहेको छ ।
- (२) यो ऐन हिलिहाड गाउँपालिका क्षेत्रभर लागू हुनेछ ।
- (३) यो ऐन तुरुन्त लागू हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

- (क) "गाउँपालिका" भन्नाले हिलिहाड गाउँपालिका सम्झनु पर्दछ ।
- (ख) "संस्था" भन्नाले सामाजिक, धार्मिक, साहित्यिक, साँस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, व्यवसायिक तथा परोपकारी कार्यहरूको विकास तथा विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघ संस्था, क्लव, मण्डली, परिषद, अध्ययन केन्द्र तथा मैत्रीसंघ समेतलाई जनाउँछ ।
- (ग) " प्रमुख" भन्नाले गाउँपालिका अध्यक्ष सम्झनु पर्दछ ।
- (घ) "स्थानीय अधिकारी" भन्नाले गाउँपालिकाको संगठन संरचनामा संघसंस्थाको नियमन गर्न तोकेको शाखाको शाखा प्रमुख (अधिकृत) सम्झनु पर्दछ ।
- (ङ) "सञ्चालन समिति" भन्नाले संस्थाको विधान अनुसार यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।

३. दर्ता नगरी संस्था खोल्न नहुने:

यस ऐनवमोजिम दर्ता नगरी कसैले पनि संस्थाको स्थापना गर्न हुदैन ।

४. संस्थाको दर्ता:

- (१) संस्था स्थापना गर्न चाहने कुनै सात जना वा सो भन्दा बढी व्यक्तिहरूले संस्था सम्बन्धी देहायको विवरण खुलाई संस्थाको विधानको एक प्रति र तोकिएको दस्तुर सहित स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:

- (क) संस्थाका सदस्यहरूको फोटो सहित नाम, थर, पेशा र सम्पर्क नं. खुलेको ब्यक्तिगत विवरण,
 - (ख) सञ्चालक समितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि,
 - (ग) संस्थाको नामाकरण गरी दर्ता गर्न निर्णय गरिएको बैठकको प्रतिलिपि,
 - (घ) संस्थाको कार्यालय रहने स्थानको ठेगाना, घरको विवरण तथा सम्पर्क नं.,
 - (ङ) सम्बन्धित वडा कार्यालयको सिफारिस,
- (२) उपदफा (१) वमोजिमको निवेदन प्राप्त भएपछि स्थानिय अधिकारीले आवश्यक जाँचवुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा संस्था दर्ता गरी दर्ताको प्रमाण - पत्र दिनेछ ।
 - (३) स्थानीय अधिकारीले कुनै संस्था दर्ता नगर्ने निर्णय गरेमा त्यसको सूचना निवेदकलाई कारण खुलाई दिनुपर्नेछ र निवेदकलाई चित्त नबुझेको अवस्थामा निवेदकले सूचना प्राप्त गरेको मितिले पैंतिस दिनभित्र त्यस्तो निर्णय उपर प्रमुख समक्ष उजुर गर्न सक्नेछ ।
 - (४) उपदफा (३) वमोजिम उजुर प्राप्त भएपछि प्रमुखले आवश्यक जाँचवुझ गरी त्यस्तो संस्था दर्ता गर्न स्थानीय अधिकारीलाई लिखित आदेश दिन सक्नेछ र त्यस्तो आदेश भएपछि स्थानिय अधिकारीले संस्था दर्ता गरिदिनु पर्नेछ ।
 - (५) यस दफा अन्तर्गत दिईने प्रमाण-पत्रको ढाँचा तोकिए बमोजिमको हुनेछ ।

५. संस्था सूचीकृत गर्ने:

(१) नेपाल सरकार वा अन्य स्थानीय तह\निकायमा दर्ता भै यस गाउँपालिका भित्र कार्यक्रम सञ्चालन गर्न वा शाखा विस्तार गर्न इच्छुक संघ संस्थाले सूचीकृत हुन तोकिएको दस्तुर सहित देहायको विवरण खुलाई स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:

- (क) स्थानीय तह वा अन्य निकायमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि,
- (ख) अधिल्लो आ.व. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि,
- (ग) अग्रिम आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपि,
- (घ) संस्थाको कार्य क्षेत्र विस्तार गर्न सञ्चालक समितिले गरेको निर्णय प्रतिलिपि,
- (ङ) सञ्चालन गरिने कार्यक्रमको प्रस्ताव ।

(२) उपदफा (१) वमोजिम सूचीकृत हुन निवेदन प्राप्त भएपछि स्थानिय अधिकारीले आवश्यक जाँचवुझ गरी संस्था सूचीकृत गर्न उपयुक्त ठानेमा स्वीकृतिका लागि कार्यपालिका बैठकमा पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कार्यपालिका बैठकबाट संस्था सूचीकृतको निर्णय भएको ७ (सात) दिन भित्र स्थानीय अधिकारीले संस्था सूचीकृतको प्रमाण पत्र उपलब्ध गराउनु पर्दछ ।

(४) यस दफा अन्तर्गत दिईने प्रमाण- पत्रको ढाँचा तोकिए बमोजिम हुनेछ ।

६. संस्था नविकरण:

(१) यस ऐनको दफा ४ वमोजिम दर्ता भएका र दफा ५ वमोजिम सूचीकृत भएका संस्थाले देहायका विवरण खुलाई तोकिएको दस्तुर सहित नविकरणका लागि स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:

- (क) संस्था दर्ताको प्रमाण पत्र,
- (ख) अधिल्लो आ.व. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि,
- (ग) नविकरण भएको अग्रिम आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपि,

(२) उपदफा (१) वमोजिम नविकरण हुन निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले आवश्यक जाँचवुझ गरी संस्था नविकरण गर्नेछ । तर उपदफा (१) वमोजिमका कागजातका प्रतिलिपि पेश नगरि नविकरण गरिने छैन ।

७. संगठित संस्था मानिने:

(१) यस ऐन अन्तर्गत दर्ता भएका प्रत्येक संस्था अविछिन्न उत्तराधिकारीवाला स्वशासित र संगठित संस्था हुनेछ । सो संस्थाको सबै कामको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।

(२) संस्थाले व्यक्ति सरह चल/अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र वेचविखन गर्न सक्नेछ ।

(३) संस्थाले व्यक्ति सरह आफ्नो नामवाट संवैधानिक तथा कानुनी अधिकार प्रयोग गर्न सक्नेछ ।

८. संस्थाको सम्पत्ति:

(१) संस्थाको पदाधिकारी, सदस्य वा कर्मचारी लगायत कुनै व्यक्तिले संस्थाको विधान विरुद्ध संस्थाको कुनै सम्पत्ति दुरुप्रयोग गरेमा, कब्जा गरेमा वा रोक्का राखेमा स्थानिय अधिकारीले कार्यपालिकाको बैठकमा पेश गरी कार्यपालिकाको निर्णय बमोजिम त्यस्तो सम्पत्तिको दुरुप्रयोग गर्ने, कब्जा वा रोक्का राख्नेबाट लिई संस्थालाई फिर्ता बुझाईदिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको संस्थाको सम्पत्ति फिर्ता गर्ने गरी कार्यपालिकाको निर्णय बमोजिम भएको कारवाहीमा चित्त नवुझ्ने व्यक्तिले ३५ दिन भित्र जिल्ला अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

(३) संस्थाको सदस्य वा कर्मचारी लगायत अन्य कुनै व्यक्तिले संस्थाको कुनै सम्पत्ति वा लिखत वा प्रतिष्ठा विरुद्ध कुनै अपराध वा प्रचलित कानून विपरितको कार्य गरेमा, संस्थाको कुनै सदस्य वा कर्मचारीले प्रचलित कानून बमोजिम मुद्दाको कारवाही चलाउन गाउँपालिकाको न्यायिक समिति समक्ष उजुरी दिन सक्नेछ ।

९. दर्ता नभई स्थापना भएको वा सूचिकृत नभई सञ्चालनमा रहेको संस्थाले दर्ता वा सूचिकृत गर्ने:

यो ऐन प्रारम्भ हुनु भन्दा अघि तत्काल प्रचलित कानून बमोजिम दर्ता नभई स्थापना भई रहेको संस्था र गाउँपालिकामा सूचिकृत नभै सञ्चालनमा रहेका संस्थाले पनि यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र यो ऐन बमोजिम दर्ता वा सूचिकृत गराउनु पर्नेछ ।

१०. संस्थाको उद्देश्यहरूमा हेरफेर:

(१) संस्थाको उद्देश्यहरूमा हेरफेर गर्न आवश्यक देखेमा वा संस्थालाई अर्को संस्थामा गाभ्न उचित देखेमा सो संस्थाको सञ्चालन समितिले तत सम्बन्धि प्रस्ताव तयार गरी सो प्रस्ताव उपर छलफल गर्न संस्थाको विधान बमोजिम साधारण सभा बोलाउनुपर्नेछ ।

(२) साधारण सभामा उपस्थित भएका जम्मा सदस्य संख्याको दुई तिहाई सदस्यहरूले प्रस्तावना समर्थन जनाएमा सो प्रस्ताव साधारण सभावाट पारित भएको मानिनेछ तर सो प्रस्ताव लागु गर्न प्रमुखको पुर्व स्विकृति लिनु पर्नेछ ।

११. लेखाको विवरण पठाउनु पर्ने:

सञ्चालन समितिले आफ्नो संस्थाको लेखाको विवरण लेखापरीक्षकको प्रतिवेदन सहित प्रत्येक वर्ष स्थानिय अधिकारी कहाँ पठाउनु पर्नेछ ।

१२. लेखा जाँच गर्ने:

(१) गाउँपालिकाले आवश्यक देखेमा संस्थाको लेखा आफुले नियुक्त गरेको लेखा विज्ञ वा अधिकृत द्वारा परीक्षण गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम लेखा परीक्षण गराए वापत गाउँपालिकाले परीक्षण जाँचबाट देखिन आएको संस्थाको मौज्जात रकमको सयकडा (३%) प्रतिशतले नबढाई आफुले निर्धारित गरेको दस्तुर असुल गरी लिन सक्नेछ ।

(३) लेखा परीक्षण गर्ने विज्ञ वा अधिकृतले मागेको विवरण तथा कागजातपत्र वा सोधेको प्रश्नको जवाफ दिनु संस्थाको पदाधिकारी, सदस्य र कर्मचारीको कर्तव्य हुनेछ ।

(४) लेखा परीक्षण गर्ने अधिकृतले गाउँपालिकाले तोकिएको म्याद भित्र लेखा जाँचको प्रतिवेदन गाउँपालिका समक्ष पेश गर्नु पर्नेछ र सो प्रतिवेदनको आधारमा संस्थाको कुनै सम्पत्ति सो संस्थाको कुनै पदाधिकारी, सदस्य वा कर्मचारीले हिनामिना गरेको, नोक्सान गरेको वा दुरुप्रयोग गरेको छ भन्ने गाउँ कार्यपालिकालाई लागेमा निजले त्यस्तो पदाधिकारी, सदस्य वा कर्मचारीवाट सो हानि नोक्सानी असुल गर्न प्रचलित कानून बमोजिम कारवाही चलाउन सक्नेछ । तर, प्रचलित कानूनले सजाय समेत हुने अपराध भएकोमा प्रचलित कानून बमोजिम मुद्दा चलाउन लगाउनेछ ।

१३. निर्देशन दिने:

गाउँपालिकाले संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।

१४. दण्ड सजाय:

(१) दफा ३ बमोजिम संस्था दर्ता नगराई संस्था स्थापना गरेमा वा दफा ९ बमोजिम संस्था दर्ता वा सूचिकृत नगरी संस्था सञ्चालन गरेमा त्यस्ता संस्थाका सञ्चालक समितिका सदस्यहरूलाई गाउँपालिकाले जनही दश हजार रुपैया सम्म जरिवाना गर्न सक्नेछ ।

(२) दफा ११ बमोजिम लेखाको विवरण नपठाएमा सञ्चालन समितिका सदस्यहरूलाई जनही दश हजार रुपैया सम्म जरिवाना गर्न सक्नेछ तर कुनै सदस्यले दफा ११ उल्लंघन गरेमा निजलाई सजाय गरिने छैन ।

(३) दफा १२ को उपदफा (३) बमोजिम हिसाब जाँच गर्ने सम्बन्धित अधिकृतले मागेको विवरण तथा कागजपत्रहरू वा सोधेको प्रश्नको जवाफ नदिने सम्बन्धित पदाधिकारी, सदस्य वा कर्मचारीलाई गाउँपालिकाले १ हजार रुपैया सम्म जरिवाना गर्न सक्नेछ ।

(४) दफा १० बमोजिम प्रमुखको स्विकृति नलिई संस्थाको उद्देश्यमा हेरफेर गरेमा वा अर्को संस्था सित गाभिएमा वा संस्थाले आफ्नो उद्देश्यको प्रतिकुल हुने गरी काम कारवाही गरेमा वा नेपाल सरकार, प्रदेश सरकार र गाउँपालिकाले दिएको निर्देशनको पालना नगरेमा गाउँपालिकाले त्यस्ता संस्थाको दर्ता निलम्बन गर्न वा खारेज गर्न सक्नेछ ।

१५. पुनरावेदन:

दफा १४ बमोजिम गाउँपालिकाले गरेको अन्तिम निर्णय उपर ३५ दिन भित्र तोकिएको जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।

१६. संस्था विघटन र त्यसको परिणाम :

(१) संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकि वा अन्य कुनै कारणवस संस्था विघटन भएमा त्यस्तो संस्थाको जायजैथा गाउँपालिकाको स्वामित्वमा आउनेछ ।

(२) उपदफा (१) बमोजिम विघटन भएको संस्थाको दायित्वको हकमा सो संस्थाको जायजैथाले थामेसम्म त्यस्तो गाउँपालिकाले वेहोर्नेछ ।

१७. नियमावली बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न गाउँकार्यपालिकाले नियमावली बनाउन सक्नेछ ।

१८. अधिकार प्रत्यायोजन: यस ऐन वा ऐन अनतर्गत बनेका नियमावली बमोजिम प्राप्त अधिकारहरूमध्ये सबै वा कुनै अधिकार कार्यपालिकाले सम्बन्धित शाखाको कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।

निर्णय नं. ३

गाउँ सभा र नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३६ बमोजिम कार्यपालिकालाई सभा मार्फत जनताप्रति उत्तरदायी बनाउन र कार्यपालिकाका काम कारवाहीको निरन्तर निगरानी गर्न सभाद्वारा एक अर्थ तथा सार्वजनिक लेखा समिति गठन गर्ने व्यवस्था रहेको छ । उक्त समितिको कार्यक्षेत्र राजश्व र कर, विभिन्न योजना कार्यान्वयनमा हुने अनियमितता र हुनसक्ने बेरुजुका सम्बन्धमा आवश्यक कारवाही गर्ने रहेको हुन्छ । ऐनको सोही दफा अनुसार यस गाउँपालिकामा देहायनुसारको एक अर्थ तथा सार्वजनिक लेखा समिति यसै सभा द्वारा गठन गर्ने निर्णय गरियो ।

१. अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक श्री नारायण खाती
२. अर्थ तथा सार्वजनिक लेखा समिति सदस्य श्री धन बहादुर खत्री
३. अर्थ तथा सार्वजनिक लेखा समिति सदस्य श्री सुष्मा लावती

निर्णय नं ४

महालेखापरीक्षकले यस कार्यालयको आ. व. २०७६/७७ को सम्पूर्ण आर्थिक कारोवारहरूको अन्तिम लेखापरीक्षण गरी जारी गरेको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका बेरुजुहरूका सम्बन्धमा लेखापरीक्षण ऐन, २०७५ को दफा २० को उपदफा ३ बमोजिम सभा सदस्य श्री मदन गौतमज्यूले छलफलका लागि सभामा पेश गर्नुभएको बेरुजुहरू उपर व्यापक छलफल गरी देहायनुसारका उपयुक्त राय तथा प्रतिक्रिया सहित महालेखापरीक्षक डोर समक्ष सम्परीक्षणका लागि लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।

(क) बेरुजुको दफा १० को ब्यहोरा

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २४ को उपदफा ४ अनुसार पालिकाहरूले आवधिक वार्षिक रणनीतिगत विषयको योजना बनाउदा मध्यकालीन तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरूमा लगानी गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सोही ऐनको दफा २४ को

उपदफा १० अनुसार पालिकाले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन अनुसन्धान तथा प्रभाव मूल्याङ्कन कार्य गर्न सक्नेछ भनी व्यवस्था रहेको छ । तर पालिकाले साना प्रकृतिका रु ५ लाख भन्दा कमका आयोजनाहरू अध्ययन अनुसन्धान र प्रभाव मूल्याङ्कन बेगर नै रु.१४९५२२०० को ६४ वटा योजनाहरूको छनौट तथा कार्यान्वयन गरेको देखियो । अतः पालिकाले आगामी दिनमा मध्यम र ठुला आयोजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने तर्फ ध्यान जानुपर्ने ।

राय/प्रतिक्रिया सहितको निर्णय - राज्यको पुनःसंरचना पश्चात पहिलो पटक गठित स्थानीय सरकारका अगाडी नागरिकका अनेकन समस्याहरू तथा चुनौतिहरू रहेका हुँदा भित्रका टोल विकास समितिबाट वडा सभामा माग हुन आएका स-साना योजनाहरूलाई समेट्ने क्रममा साना योजनाहरूमा बजेट बिनियोजन भएकोमा अब उपरान्त यथासक्य आवधिक वार्षिक रणनीतिगत विषयको योजना बनाउदा मध्यकालीन तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरूमा लगानी गर्ने निर्णय गरियो ।

(ख) बेरुजुको दफा ११ को ब्यहोरा

गाउँपालिकाले पेश गरेको विवरण अनुसार आर्थिक वर्ष २०७६/०७७ को कुल खर्च मध्ये ७०.३% उपभोक्ता समिति मार्फत खर्च गरेकोले निर्माण व्यवसायी मार्फत प्रतिस्पर्धात्मक रूपमा खर्च गर्ने तर्फ गाउँपालिकाको ध्यान जानु पर्ने ।

प्रतिक्रिया सहितको निर्णय - सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ बमोजिम रु १ करोड सम्मका लागत अनुमान भएका निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन वा प्राप्त गर्न सकिने छ भन्ने प्रावधान बमोजिम सम्पन्न आयोजनाहरू समुदायमा नै हस्तान्तरण गर्ने गरी सन्चालन/कार्यान्वयन गरिएको छ । गाउँपालिकाले समुदायमा हस्तान्तरण हुन नसक्ने तथा प्रत्यक्ष रोजगारी सिर्जना गर्न नसक्ने प्रकृतिका आयोजनाहरू प्रतिस्पर्धा गराइ निर्माण व्यवसायीबाट समेत सञ्चालन गर्ने/गराउने ।

(ग) बेरुजुको दफा १६ को ब्यहोरा

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ बमोजिम स्थानीय तहले स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ । पालिकाले यस वर्ष वित्तीय समानीकरणबाट कर्मचारी कल्याण कोषमा रकम ट्रान्सफर नगरेकोले अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - कर्मचारी कल्याणकोष सम्बन्धमा गाउँपालिकाले बजेट सुनिश्चित गरी कार्यालयबाट नियमानुसारको कर्मचारी कल्याणकोषमा कट्टी रकम जम्मा गर्ने ।

(घ) बेरुजुको दफा १९ को ब्यहोरा

गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधा सम्बन्धि ऐन, २०७५ दफा ३ को अनुसूचि १ अनुसार गाउँपालिकाका प्रमुख, उप प्रमुखलाई सवारी साधन उपलब्ध नभएमा क्रमश १००००।०० र १००००।०० नगद पाउने व्यवस्था छ । त्यसैगरी वडाध्यक्ष र कार्यपालिक सदस्यलाई समेत यातायात सुविधा क्रमश ४०००।२५००। पाउने व्यवस्था छ । गाउँपालिकाले निम्नानुसारका वडाध्यक्षलाई कार्यालयबाट १,१ थान मोटर साईकल प्रयोग गरेको ईन्धनको विल तथा लगसिटवाट देखियो । कार्यालयको सवारी साधन प्रयोग गरेर पनि मासिक रु ४०००। यातायात खर्च वापत बुझ्न लिएको समेत देखियो । ऐनमा भएको व्यवस्था बमोजिम एउटा सुविधा मात्र लिनु पर्नेमा पदाधिकारीले दोहोरो सुविधा प्रयोग गरेकोले रु २६८००० असुल गर्नुपर्ने ।

प्रतिक्रिया सहितको निर्णय - वडा कार्यालयमा वडा सचिव, पूर्वाधार तर्फका प्राविधिक, कृषि तथा पशुसेवाका प्राविधिक समेत कार्यरत रही कार्यालयबाट हस्तान्तरण भएको जम्मा १ थान मोटरसाईकल सामुहिक प्रयोग हुँदै आएको हुँदा निज वडाध्यक्षहरूको यातायात सेवा सुविधा कटौती गर्दा ब्यवहारीक कठीनाई आईपर्ने हुँदा उक्त बेरुजु सभाद्वारा नियमित गरी महालेखा परिक्षक कार्यालय समक्ष सम्परिक्षणको लागि अनुरोध गर्ने ।

(ड) बेरुजुको दफा २० को ब्यहोरा

प्रदेश नं. १ प्रदेश समपुरक अनुदान कार्यविधि, २०७५ को दफा ४(२) मा कुल लागतको बढीमा ७० प्रतिशतसम्म प्रदेश सरकारले समपुरक अनुदानको रूपमा प्रदान गर्ने उल्लेख छ । तर गाउँपालिकाले यस वर्ष सञ्चालन गरेको २ योजनामा रु. ६३३८५४२।०० खर्च लेखेकोमा प्रदेश सरकारको मात्र श्रोतबाट खर्च लेखेकोले कार्यविधिमा उल्लेखित व्यवस्थाको पालना गरेको नदेखिएकोले ३० प्रतिशतले हुने रु.१९०१५६३।०० प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - बेरुजुमा उल्लेखित रकम प्रदेश सरकारलाई फिर्ता गर्ने प्रकृया अघि बढाउने ।

(च) बेरुजुको दफा २१ को ब्यहोरा

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहेको छ । यस वर्ष गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरण शुल्क वापत कुनै कर संकलन गरेको नदेखिएको साथै क्षेत्रभित्र रहेका व्यवसायीहरूको अभिलेख अद्यावधिक गरेको छैन । तसर्थ पालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायीको अद्यावधिक अभिलेख राखी करको दायराभित्र ल्याउनु पर्ने ।

प्रतिक्रिया सहितको निर्णय - उक्त दफा सम्बन्धमा यसै सभाद्वारा सस्थादर्ता एन पारित भएको छ । सो सँग सम्बन्धित नियमावली /कार्यविधि तयार गरी सम्पूर्ण व्यवसायीहरू/ सस्थाहरूको अद्यावधिक अभिलेख राखी करको दायराभित्र ल्याउने ।

(छ) बेरुजुको दफा २८ को ब्यहोरा

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ (ख) मा सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार बिक्री तथा उपयोगसम्बन्धी आफ्नो वार्षिक कार्ययोजना बनाई गाउँपालिकाबाट स्वीकृत गराउनु पर्ने र वन पैदावार बिक्रीबापत प्राप्त हुने रकमको दश प्रतिशत रकम सम्बन्धित गाउँपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले सोसम्बन्धी अभिलेख तथा वन कार्ययोजना स्वीकृत गरेको देखिएन । आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक वनको अभिलेख राखी वन कार्ययोजनाको स्वीकृति तथा वन पैदावारको बिक्रीबाट प्राप्त हुने रकम आम्दानी गर्न पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया सहितको निर्णय - आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक वनको अभिलेख राखी वन कार्ययोजनाको स्वीकृति तथा वन पैदावारको बिक्रीबाट प्राप्त हुने रकम आम्दानी गर्न अविलम्ब पहल गर्नुपर्ने ।

(ज) बेरुजुको दफा ३० को ब्यहोरा

- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहलाई स्वीकृत दरबन्दी भित्रका शिक्षकको तलब भत्ता बापत सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ । साविकको जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका र कुनै पनि दरबन्दी तथा राहत अनुदान कोटा प्राप्त नगरेका विद्यालयलाई शिक्षक व्यवस्थापन गर्ने गरी शैक्षिक सत्र २०७६ का लागि सहयोग अनुदान दिन सकिने व्यवस्था छ । तर पालिकाले स्वीकृत दरबन्दीभित्र नपरेका एवं विद्यालयले गत विगतदेखि नै आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई वित्तीय समानीकरण अनुदानबाट रु. ७८१९७६०।०० तलब भत्ता भुक्तानी गरेकोले अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - गाउँपालिका भित्रका केही विद्यालयहरूमा विध्यार्थि सख्या तथा कक्षा सन्चालनको आधारमा स्थायी शिक्षक दर्बन्धी सख्या न्यून रहेको तथा माथिल्लो तहसमेत सञ्चालन भई दर्बन्दी प्राप्त नभएकोले स्थानीय अभिभावकबाट चन्दा उठाई निजि स्रोतमा शिक्षक राखी पठन पाठन गराउँदै आएकोमा स्थानीय सरकारको गठन पश्चात अभिभावकबाट आएका गुनासा सम्बोधन गर्ने क्रममा निजि शिक्षकहरूलाई यथोचित पारिश्रमिक ब्यवस्था गरीएको हो । मलेपबाट उल्लेखित ब्यहोरा बमोजिम गाउँपालिकाबाट

आन्तरिक श्रोत प्राप्तिको दायरा बढाइ राजश्व आमदानी गरी ब्यवस्था मिलाउने तथा उल्लेखित बेरजु महालेखा परिक्षकको कार्यालयसमक्ष नियमित गरिदन अनुरोध गर्ने ।

(झ) बेरजुको दफा ३२ को ब्यहोरा

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पूँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्दछ । जसबाट नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन । तर पालिकाले नाफामूलक संस्थाहरूलाई अनुदान उपलब्ध गराएको रकम रु १६८२१८७ अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - गाउँपालिकाले सहकारी सस्था तथा समूहमार्फत सामुहिक कृषि तथा लक्षित कार्यक्रमहरू सन्चालन गर्न अनुदान उपलब्ध गराएको र जसबाट नाफामूलक सहकारी तथा सस्थाहरूमा लाभ पुराउने कार्य नहुने भएको हुँदा उल्लेखित अनियमित बेरजु रकम महालेखा परिक्षकको कार्यालयसमक्ष नियमित गरी सम्परीक्षण गर्न अनुरोध गर्ने ।

(ञ) बेरजुको दफा ३३ को ब्यहोरा

कुनै पनि ऐनद्वारा गठीत समितिले नियमित रूपमा कार्य गर्दा बैठक वस्नु परेमा तोकिएको दरमा बैठक भत्ता भुक्तानी गर्ने व्यवस्था रहेको छ । कार्यालयले कार्यालयको नियमित रूपमा कार्यालय समयमा वसेको कर्मचारी बैठकको निम्नानुसार बैठक भत्ता भुक्तानी गरेको रु ९६९०० अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - कार्यालय, ७ ओट्टै वडा कार्यालयहरू तथा शाखाहरूको कर्मचारीहरूवीच मासिक १ पटक गाउँकार्यपालिकाको कार्यालयमा अध्यक्षज्यू समेतको उपस्थितिमा कर्मचारीहरूकोबैठक बस्ने र कार्यलयको काम कारवाहीको प्रगति प्रतिवेदन एवम् समिक्षा गर्ने गरेको । गाउँपालिका क्षेत्रभित्र पदाधिकारी तथा कर्मचारीहरूलाई दैनिक भ्रमण खर्च उपलब्ध नगराउने गरीएको हुँदा आतेजातेबापत गाउँसभाबाट कर्मचारी बैठक भत्तामा बजेट विनियोजन गरीएकोमा आ.ब.को प्रथम चौमासिक मात्र बैठक बसि भत्ता बुझेको पाइएकोले उल्लेखित अनियमित बेरजु सभाद्वारा नियमित गरी सम्परीक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।

(ट) बेरजुको दफा ४१ को ब्यहोरा

पालिकाले संघीय सरकारबाट हस्तान्तरित शिक्षा तर्फको बजेट खर्च गर्दा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६।०७७ अनुसार गर्नुपर्दछ । कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६।०७७ को आर्थिक अनुशासन तथा वित्तीय प्रतिवेदन खण्डको बुदाँ नं. (क) मा उल्लेख भए अनुसार एउटा बजेट उपशीर्षकमा विनियोजित रकम अर्को बजेट उपशीर्षकमा खर्च गर्न नपाईने प्रावधान रहेको छ । त्यस्तै गरी विद्यालय अनुदान व्यवस्थापन निर्देशिका, २०७४ को निर्देशन ७.६ अनुसार विद्यालयलाई प्राप्त कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान शीर्षकबाट भौतिक पूर्वाधार निर्माणको कार्य गर्न नपाईने व्यवस्था उल्लेख छ । तर उक्त मापदण्ड विपरीत पालिकाले देहाय अनुसार खर्च लेखेको रु ७५००००।० अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - गाउँपालिकाको कार्यालयमा वायरलेस इन्टरनेट सेवामात्र भएको । असार मसान्तमा मौसम प्रतिकुल भई इन्टरनेटमा समस्या आई अनलाइन भुक्तानीमा कठिनाई भई शिर्षकान्तर भएको हुँदा आइन्दा मापदण्ड बमोजिम कार्य गर्ने गराउने गरी उक्त बेरजु यसै सभाद्वारा नियमित गरी र सम्परीक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।

(ठ) बेरुजुको दफा ४६ को ब्यहोरा

- कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६/७७ अनुसार कन्टेन्जेन्सी कट्टा नगरी विद्यालयको खातामा निकासी गर्नु पर्नेमा पालिकाले रु १२६०००००को ४ प्रतिशतले कन्टेन्जेन्सी कट्टा गरेकोले कार्यक्रम कार्यान्वयन पुस्तिकाको पालना भएको नपाइएकोले रु.५०४००००अनियमित देखिएको।

प्रतिक्रिया सहितको निर्णय - स्थानीय सरकार गठन पश्चातको अवस्थामा सघिय शिक्षा एन तथा नियमावली सस्सोधन नभएको हुँदा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न केही दुविधा भएकै हो। बेरुजुको दफामा उल्लेख भए बमोजिम अव आइन्दा शिक्षा ससर्त कार्यक्रम सञ्चालन गर्दा कन्टेन्जेन्सी कट्टा नगर्ने गरी हाललाई उल्लेखित बेरुजु सभाद्वारा नियमित गरी महालेखा परिक्षकको कार्यालय समक्ष सम्परिक्षणको लागि अनुरोध गर्ने।

(ड) बेरुजुको दफा ४७ को ब्यहोरा

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६।७७ अनुसार शसर्त अनुदान रकम विद्यालयको खातामा निकासी गर्नु पर्नेमा पालिकाले रु १९४६३१२ को विद्यालय समान आफैले खरीद गरेकोले कार्यक्रम कार्यान्वयन पुस्तिकाको पालना भएको नपाइएकोले अनियमित देखिएको।

प्रतिक्रिया सहितको निर्णय - विद्यालयहरूबाट सार्वजनिक खरिद एन तथा नियमावली बमोजिम खरिद प्रकृया अवलम्बन गर्न नसकेको कारण गत आ.ब.हरूमा बेरुजु आएको हुँदा विद्यालयले गाउँकार्यपालिकाको कार्यालयबाट नै खरिद गरिदिनु हुन भनि निर्णय सहितको पत्र बमोजिम खरिद कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको बुझिएको हुँदा उक्त बेरुजु सभाद्वारा नियमित गर्ने र महालेखा परिक्षकको कार्यालय समक्ष सम्परिक्षणको लागि अनुरोध गर्ने।

(ढ) बेरुजुको दफा ५२ को ब्यहोरा

- पुँजीगत समानीकरण, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४५ मा सामान्य प्रकृतिको मर्मत, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतवाट गराउन सक्ने व्यवस्था रहेको छ। साथै सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९८ मा सार्वजनिक निकायले रु १०००००।०० सम्मको निर्माण सम्बन्धी कार्य एक तह माथिको स्विकृती लिई गर्न सक्ने व्यवस्था रहेको। तर पालिकाले गाउँपालिकाको भवन परिसर मर्मत कार्य भनी रु १४५००० भुक्तानी दिएको।

प्रतिक्रिया सहितको निर्णय - बेरुजुमा उल्लेखित गाउँपालिका परिसर मर्मत कार्य र जिन्सी स्टोर ब्यवस्थापन कार्य फरक फरक समयमा सम्पन्न गरी एकमुष्ट भुक्तानी दिइएको बुझिएकोले अव आइन्दा कानूनको बमोजिम मात्र योजना सञ्चालन गर्न सचेत गराउँदै हाललाई उक्त बेरुजु सभाद्वारा नियमित गर्ने र महालेखा परिक्षकको कार्यालय समक्ष सम्परिक्षणको लागि अनुरोध गर्ने।

(ण) बेरुजुको दफा ५६ को ब्यहोरा

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७.१३(क) मा उपभोक्ता समितिले प्राप्त गरेको कुनै काम निर्माण व्यवसायीबाट गराएको पाइएमा सार्वजनिक निकायले उपभोक्ता समितिसँगको सम्झौता रद्द गरी त्यस्तो समितिलाई भविष्यमा कुनै किसिमको काम गर्न नदिने अभिलेख राखी निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयमा सिफारिस गर्नुपर्ने उल्लेख छ। ग्रामिण सडक निर्माण गर्न सम्झौता गरेका उपभोक्ता समितिहरूले सडक निर्माणको काम निर्माण व्यवसायीलाई दिई निर्माण व्यवसायीले सडक निर्माण गरेको उल्लेख गरी जारी गरेको विजक कार्यालयमा पेश गरेको आधारमा उपभोक्ता समितिलाई भुक्तानी हुने गरेको देखिएको छ। यसरी नियमको पालना नगरी प्रतिस्पर्धाबाट प्राप्त हुन सक्ने लाभलाई सिमित पार्ने र स्थानीय स्वामित्व ग्रहण गर्ने गरी आफै उपभोक्ता समितिवाट हुनु पर्ने कामलाई देहायका निर्माण व्यवसायीलाई दिने उपभोक्ता समितिलाई कारबाही गरी सडक निर्माणको काम प्रतिस्पर्धा गराइ सञ्चालन गरीनुपर्ने रु. ९६६८६३६।

प्रतिक्रिया सहितको निर्णय - सार्वजनिका खरिद नियमावली २०६४ को नियम ९७ बमोजिम रु १ करोड सम्मका लागत अनुमान भएका निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन वा प्राप्त गर्न सकिने छ भन्ने प्रावधान बमोजिम सम्पन्न आयोजनाहरू समुदायमानै हस्तान्तरण गर्ने गरी १५ प्रतिशत स्थानीयको लागत सहभागितामा मेशिन समेत प्रयोग गरी सम्पन्न गर्ने गरिएकोले उपभोक्ता समितिबाट हेभी मेसीन धनीको कम्पनी /फर्मको भ्याट विल पेश गर्ने गरिएको पाइयो । गाउँपालिकाले समुदायमा हस्तान्तरण हुन नसक्ने, प्रत्यक्ष रोजगारी सिर्जना गर्न नसक्ने तथा हेभी मेसीन प्रयोग गर्नु पर्ने प्रकृतिका आयोजनाहरूहरू ठेक्का प्रतिस्पर्दा गराइ निर्माण ब्यवसायीबाट समेत सञ्चालन गर्ने/गराउने गरी उल्लेखित अनियमित बेरुजु यसै सभाद्वारा नियमित गर्ने र **सम्परिक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।**

(त) बेरुजुको दफा ५७ को ब्यहोरा

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम (९) मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा डोजर, एक्साभेटर, लोडर, रोलर, ग्रेडर जस्ता हेभी मेशिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ । सो नियमावलीको प्रतिबन्धात्मक वाक्यांशमा लागत अनुमान तयार गर्दाको समयमा हेभी मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएको रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिशमा सार्वजनिक निकायबाट सहमति लिई त्यस्ता मेशिन प्रयोग गर्न सकिने उल्लेख छ । पालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित योजनाका उपभोक्ता समितिहरूले डोजर, एक्साभेटर लगायतका हेभी मेशिन प्रयोग गर्ने गरेको पाइए तापनि नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित प्राविधिकको सिफारिश गराई गाउँ कार्यपालिकाको कार्यालयबाट रु. ४८२२००० सहमति लिएको पाइएन ।

प्रतिक्रिया सहितको निर्णय - सार्वजनिका खरिद नियमावली २०६४ को नियम ९७ बमोजिम रु १ करोड सम्मका लागत अनुमान भएका निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन वा प्राप्त गर्न सकिने छ भन्ने प्रावधान बमोजिम सम्पन्न आयोजनाहरू समुदायमानै हस्तान्तरण गर्ने गरी १५ प्रतिशत स्थानीयको लागत सहभागितामा मेशिन समेत प्रयोग गरी सम्पन्न गर्ने गरिएकोले उपभोक्ता समितिबाट हेभी मेसीन धनीको कम्पनी /फर्मको भ्याट विल पेश गर्ने गरिएको पाइयो । गाउँपालिकाले समुदायमा हस्तान्तरण हुन नसक्ने, प्रत्यक्ष रोजगारी सिर्जना गर्न नसक्ने तथा हेभी मेसीन प्रयोग गर्नु पर्ने प्रकृतिका आयोजनाहरूहरू ठेक्का प्रतिस्पर्दा गराइ निर्माण ब्यवसायीबाट समेत सञ्चालन गर्ने/गराउने गरी उल्लेखित अनियमित बेरुजु यसै सभाद्वारा नियमित गर्ने र **सम्परिक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।**

(थ) बेरुजुको दफा ६० को ब्यहोरा

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७० मा पालिकाले स्थानीय कानूनबमोजिम आकस्मिक कोष स्थापना गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । तर त्यस्तो कोष सञ्चालन गर्दा कार्यविधि बनाई खर्च गर्नुपर्ने हुन्छ । तर पालिकाले आकस्मिक कोषबाट कार्यविधि नै नबनाई देहायको चालु प्रकृतिको खर्च गरी भुक्तानी दिएकोले रु. ५५०००० अनियमित देखिएको ।

प्रतिक्रिया सहितको निर्णय - उल्लेखित बेरुजु दफाको बेहोरा गाउँसभामा पेश भई अवगत भयो । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७० मा पालिकाले स्थानीय कानूनबमोजिम आकस्मिक कोष स्थापना गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । सोही बमोजिम गाउँपालिकाकाले आकस्मिक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, २०७४ गाउँसभाद्वारा पारीत गरी सोही बमोजिम आकस्मिक सहायता प्रदान गर्दै आएको हुँदा उपरोक्त उल्लेखित बेरुजु यसै गाउँसभाद्वारा नियमित गर्ने र प्रमाणको लागि प्रकाशित राजपत्र सहित सम्परिक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।

(द) बेरुजुको दफा ६० को ब्यहोरा

स्थानीय तह सञ्चालन ऐन २०७३ मा स्थानीय तहले आकस्मिक कोषको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ । साथै उक्त कोषबाट भैपरी आउने र नगरी नहुने प्रकृतिको खर्चको कार्यविधि बनाएर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर पालिकाले देहायको चालु प्रकृतिको कार्य बाटो सरसफाई भन्दै भुक्तानी दिएको देखिन्छ । साथै पालिकाले कहा के कती प्रयोजनको लागी बाटो सफा गरेको र बाटो सफा गर्नुपर्ने आकस्मिक कारण स्पष्ट गरेको समेत नदेखिएको र सो कार्यको एउटै मितिमा भुक्तानी भएको समेत देखिन्छ । जस्तै सो कार्य आकस्मिक रुपमा गर्न परेको जस्तो देखिदैन । पालिका भित्र बाटो सरसफाई गर्नुपर्ने प्रकृतिको बाटो समेत नदेखिएको हुदा के कारणले आकस्मिक कोषबाट सो रकम भुक्तानी गरिएको हो सो स्पष्ट हुने गरी प्रमाण पेश हुनुपर्ने रु६६०९०० ।

प्रतिक्रिया सहितको निर्णय - उल्लेखित बेरुजु दफाको बेहोरा गाउँसभामा पेश भई अवगत भयो । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७० बमोजिम गाउँपालिकाले आकस्मिक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, २०७४ गाउँसभाद्वारा पारीत गरी सोही बमोजिम आकस्मिक सहायता प्रदान गर्दै आएको । उपरोक्त उल्लेखित मोटरबाटो सरसफाई बर्षातको समयमा पहिरो झरी आवागमन अवरुद्ध हुने तथा कृषिजन्य उत्पादन निकासी गर्न कठीनाई भई गाउँकार्यपालिकाको निर्णयबाट सामान्य प्रभाव परेको वडामा रु ५० हजारका दरले र बढी प्रभावित वडामा प्रभाव बमोजिम खर्च भुक्तानी गरेको पाइयो । चालु आ व मा गाउँपालिकाले जेसिभि समेत खरिद गरेकोले अव आइन्दा यस्ता प्रकृतिका सफाई कार्य कार्यालयको जेसीभि प्रयोग गरी गर्ने उक्त बेरुजु यसै गाउँसभाद्वारा नियमित गर्ने र सम्परिक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।

(ध) बेरुजुको दफा ७५ को ब्यहोरा

— सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७.१३(क) मा उपभोक्ता समितिले प्राप्त गरेको कुनै काम निर्माण व्यवसायीबाट गराएको पाइएमा सार्वजनिक निकायले उपभोक्ता समितिसँगको सम्झौता रद्द गरी त्यस्तो समितिलाई भविष्यमा कुनै किसिमको काम गर्न नदिने अभिलेख राखी निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयमा सिफारिस गर्नुपर्ने उल्लेख छ । ग्रामिण सडक निर्माण गर्न सम्झौता गरेका उपभोक्ता समितिहरूले सडक निर्माणको काम निर्माण व्यवसायीलाई दिई निर्माण व्यवसायीले सडक निर्माण गरेको उल्लेख गरी जारी गरेको विजक कार्यालयमा पेश गरेको आधारमा उपभोक्ता समितिलाई भुक्तानी हुने गरेको देखिएको छ । यसरी नियमको पालना नगरी प्रतिस्पर्धाबाट प्राप्त हुन सक्ने लाभलाई सिमित पार्ने र स्थानीय स्वामित्व ग्रहण गर्ने गरी आफै उपभोक्ता समितिबाट हुनु पर्ने कामलाई देहायका निर्माण व्यवसायीलाई दिने उपभोक्ता समितिलाई कारबाही गरी सडक निर्माणको काम प्रतिस्पर्धा गराइ सञ्चालन गरीनुपर्ने रु. ३२१८६१० अनियमित रहेको ।

निर्णय - सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ बमोजिम रु १ करोड सम्मका लागत अनुमान भएका निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन वा प्राप्त गर्न सकिने छ भन्ने प्रावधान बमोजिम सम्पन्न आयोजनाहरू समुदायमानै हस्तान्तरण गर्ने गरी १५ प्रतिशत स्थानीयको लागत सहभागितामा मेशिन समेत प्रयोग गरी सम्पन्न गर्ने गरिएकोले उपभोक्ता समितिबाट हेभी मेसीन धनीको कम्पनी /फर्मको भ्याट विल पेश गर्ने गरिएको पाइयो । गाउँपालिकाले समुदायमा हस्तान्तरण हुन नसक्ने, प्रत्यक्ष रोजगारी सिर्जना गर्न नसक्ने तथा हेभी मेसीन प्रयोग गर्नु पर्ने प्रकृतिका आयोजनाहरूरु ठेक्का प्रतिस्पर्दा गराइ निर्माण ब्यवसायीबाट समेत सञ्चालन गर्ने/गराउने गरी उल्लेखित अनियमित बेरुजु यसै सभाद्वारा नियमित गर्ने र सम्परिक्षणको लागि महालेखा परिक्षकको कार्यालय समक्ष पेश गर्ने ।

निर्णय नं. ५

सभाध्यक्षज्यूको अनुमति लिई गाउँ सभा सदस्य श्री तिल बिक्रम ईधिङ्गोज्यूले आर्थिक वर्ष २०७७/७८ को सूरुवात देखि फाल्गुण दोस्रो हप्ता सम्म गाउँ कार्यपालिका बैठकहरूले गरेका देहायनुसारका निर्णयहरू सभामा पेश गरी उल्लेखित निर्णयहरूलाई सभा मार्फत अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरियो ।

कार्यपालिका बैठक	निर्णयहरू
पहिलो कार्यपालिका बैठक मिति २०७७ भाद्र १२ गते	<ol style="list-style-type: none"> १. पञ्जीकरण सम्बन्धी स्थानीय तह समन्वय समिति गठन सम्बन्धमा । २. क्वारेन्टिन तथा आईसोलेशन वाई व्यवस्थापन सम्बन्धमा । ३. सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवास संख्या निर्धारण । ४. अन्तर स्थानीय तह सरुवा सहमति सम्बन्धमा । ५. पर्यटन पूर्वाधार विकास साझेदारीका लागि आयोजना प्रस्ताव सम्बन्धमा । ६. औधोगिक ग्राम सञ्चालन सम्बन्धमा । ७. प्रशासकीय भवनको जग्गा प्राप्ति सम्बन्धमा । ८. कक्षा एघारको परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा ।
दोस्रो कार्यपालिका बैठक २०७७ असोज १८ गते	<ol style="list-style-type: none"> १. माग आकृति फाराम भरी प्रदेश लोकसेवा आयोगमा पठाउने । २. वेरोजगार व्यक्तिहरूलाई सूचिकृत गर्ने सम्बन्धमा । ३. यूवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली बमोजिमको स्थानीय समन्वय तथा अनुगमन समिति गठन सम्बन्धमा । ४. आ व २०७७/७८ को वार्षिक खरिद योजना स्विकृति सम्बन्धमा । ५. नदिजन्य पदार्थको आय ठेक्का बन्दोवस्त गर्ने सम्बन्धमा । ६. सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन सम्बन्धमा । ७. व्यवसायिक तथा सीप विकास तालिम छनोट सम्बन्धमा । ८. औधोगिक ग्राम सञ्चालन सम्बन्धमा । ९. प्रशासकीय भवनका लागी जग्गा छनोट तथा सिफारिस समिति गठन सम्बन्धमा । १०. भू सेवा केन्द्र सञ्चालन सम्बन्धमा ।
तेस्रो कार्यपालिका बैठक २०७७ कार्तिक ५ गते	<ol style="list-style-type: none"> १. जग्गा छनोट तथा सिफारिस समितिको प्रतिवेदन उपर छलफल २. मुख्यमन्त्री ग्रामिण सडक सुधार आयोजनाका लागि म्याचिड फन्डको व्यवस्था सम्बन्धमा । ३. कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा । ४. व्याक हो लोडर सञ्चालन कार्यविधि, २०७७ सम्बन्धमा । ५. सहकारी बैंकको शेयर सदस्य सम्बन्धमा ।
चौथो कार्यपालिका बैठक २०७७ कार्तिक २१ गते	<ol style="list-style-type: none"> १. कोभिड १९ का कारण विधालयहरूको पठनपाठन बन्द गर्ने सम्बन्धमा । २. होटल पसल व्यापार व्यवसाय बन्द गर्ने सम्बन्धमा । ३. दशैं तिहारका समयमा साँस्कृतिक कार्यक्रम तथा मेलापर्वहरू स्थगित गर्ने सम्बन्धमा । ४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरूमा साझेदारी रकम विनियोजन सम्बन्धमा । ५. प्रा स्वा के गोपेटारलाई पन्ध्र शैथ्याको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक जग्गा प्राप्ति सम्बन्धमा । ६. लघु उधम विकास समिति गठन सम्बन्धमा ।
पाँचौ कार्यपालिका बैठक २०७७ मंसिर १९ गते	<ol style="list-style-type: none"> १. प्रशासकीय भवनका लागि निशुल्क प्राप्त जग्गालाई स्वामित्वमा ल्याउने सम्बन्धमा । २. औधोगिक ग्राम सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति सम्बन्धमा । ३. गाउँपालिकाको श्रव्य दृश्य डकुमेन्ट्री निर्माण सम्बन्धमा । ४. विधालय भौतिक पूर्वाधार निर्माण अनुदानका सम्बन्धमा । ५. शैक्षिक गुणस्तर सुदृढीकरण एवम कार्यसम्पादनमा आधारित प्रोत्साहन सम्बन्धमा । ६. हेल्लो स्टूडेन्ट प्रोग्राम सञ्चालनका विषयमा । ७. विधालयहरूमा पठनपाठन सञ्चालन सम्बन्धमा । ८. पर्यटन गाउँ छनोट गरी पठाउने सम्बन्धमा । ९. आगलागी पिडितलाई राहत सम्बन्धमा ।

छैंटो कार्यपालिका बैठक २०७७ पुष १५ गते	१. आगामी आ व २०७८/७९ को समपूरक तथा विशेष अनुदानबाट सञ्चालित आयोजना/कार्यक्रम छनोट गर्ने सम्बन्धमा ।
	२. पन्ध्र शैय्याको आधारभूत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन सम्बन्धमा ।
	३. प्रशासकीय भवनका लागि विस्तृत परियोजना प्रतिवेदन सम्बन्धमा ।
	४. नागरिक आरोग्य केन्द्रको स्थापना तथा व्यवस्थापन सम्बन्धमा ।
	५. आवश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा राख्ने सम्बन्धमा ।
	६. लैंगिक हिंसा निवारण कोषको स्थापना र उद्धार तथा राहत समिति गठन सम्बन्धमा ।
	७. भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको सम्बन्धमा ।
	८. चौमासिक प्रगति विवरण को प्रतिवेदन सम्बन्धमा ।
	९. राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रम संघिय सशर्त अनुदान सम्बन्धमा ।
	१०. विधालयहरुको जीर्ण भवन भत्काउने सम्बन्धमा ।
सातौ कार्यपालिका बैठक २०७७ माघ १५ गते	१. भूमि सम्बन्धी समस्या समाधान गर्न आवश्यक कर्मचारीहरु करार सेवामा प्रवन्ध गर्ने सम्बन्धमा ।
	२. तमोर बृहत पम्पिङ खा. पा. तथा सरसफाई उ भो स लाई अनुदान दिने सम्बन्धमा ।
	३. MEDPA कार्यक्रम सञ्चालनका लागि वडा छनोट गर्ने सम्बन्धमा ।
	४. वाराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन सम्बन्धमा ।
आठौ कार्यपालिका बैठक २०७७ माघ २८ गते	१. स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि आयोजना छनोट सम्बन्धमा ।
	२. संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि सम्बन्धमा ।
	३. बाली पकेट विकास कार्यक्रमका लागि प्रस्ताव छनोट सम्बन्धमा ।
	४. आगामी हिउँदे अधिवेशन आव्हान सम्बन्धमा ।
नवौ कार्यपालिका बैठक २०७७ फाल्गुण १४ गते	१. आगामी हिउँदे अधिवेशनमा संघ संस्था दर्ता तथा नविकरण विधेयक २०७७ पेश गर्ने सम्बन्धमा ।
	२. रकमान्तर तथा स्रोतान्तर सहितको संशोधित योजना कार्यक्रम तथा बजेट सम्बन्धमा ।
	३. चिसोबाट प्रभावित लक्षित समुदायहरुको पहिचान तथा राहत वितरण सम्बन्धमा ।
	४. लागत साझेदारीमा बंगुर प्रवर्द्धन कार्यक्रम सञ्चालन सम्बन्धमा ।
	५. सडक बोर्ड नेपाल मार्फत साझेदारीमा सञ्चालन गरिने स्थानीय सडकहरुको निर्धारण सम्बन्धमा ।
	६. शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सम्बन्धमा ।

समाप्त